

सर्वोत्तम व्यावसायिक विचार सधैँ ग्राहकका समस्याहरू समाधान गर्ने सोचबाट जन्मिन्छ ।

- **वलेटन क्रिस्टेन्सन**



सम्पादकीय

तथ्यांकमा सुधिएको अर्थतन्त्र

कर्जाको माग नहुँदा वित्तीय संस्थामा लगानीयोग्य रकम अर्थात् तरलता थुप्रिहेका बेला देशको वैदेशिक व्यापार (आयात/निर्यात) बढेपछि कर्जा प्रवाह बढ्न थालेको छ ।

आयातका लागि व्यवसायीले लिने कर्जाका साथै शेयर बजार र गाडी खरीदका लागि प्रवाह हुने कर्जा बढ्दा बैकहरूको समग्र कर्जा वृद्धि भएको नेपाल राष्ट्र बैकको सार्वजनिक गरेको चाल् आर्थिक वर्ष (आव)को माघसम्मको अर्थतन्त्रसम्बन्धी प्रतिवेदनमा देखाइएको छ । अर्थतन्त्र सुधारोन्मुख रहेको भनी नेपाल राष्ट्र बैकले दावी गरे पनि बजारमा माग र आपूर्ति नबढेको र अर्थतन्त्रका विभिन्न अवयवमा सकारात्मक परिवर्तन देखिन नसकेको समयमा राष्ट्र बैकको तथ्यांकले अर्थतन्त्र बिस्तारै सकारात्मक हुन थालेको देखाएको हो ।

राष्ट्र बैकले जारी गरेको पछिल्लो प्रतिवेदनले विप्रेषण आप्रवाह बढेको, विदेशी विनिमय सञ्चिति बढेको, मुद्रास्फीति पनि कम रहेको आदि सकारात्मक पक्ष देखाएको छ । बैकहरूको टाउको दुखाइ भइरहेको अधिक तरलताको समस्या रहे पनि चाल् आर्थिक वर्षको प्रथम ७ महिनामा निक्षेपभन्दा बढी रकम कर्जा प्रवाह भएको छ । कर्जा प्रवाह हुनुको अर्थ बजारमा माग बढेको छ भन्ने लगाइन्छ । यसरी बढेको कर्जा कुन क्षेत्रमा बढेको हो भन्ने कुराले विशेष अर्थ राख्छ ।

राष्ट्र बैकका अनुसार बैक तथा वित्तीय संस्थाबाट निजीक्षेत्रमा प्रवाहित कर्जा २ खर्ब ८३ अर्ब ४६ करोड रुपैयाँले बढेको छ । यो ५ दशमलव ६ प्रतिशतको वृद्धि हो । अघिल्लो आवको यस अवधिमा कर्जा १ खर्ब ९७ अर्ब २१ करोड (४ दशमलव १) प्रतिशतले बढेको थियो ।

वैदेशिक व्यापारमा बैकहरूको कर्जा प्रवाह बढेका कारण समग्र कर्जा प्रवाह बढेको हो । आव २०८१/८२ को ७ महीनामा कुल वस्तु निर्यात ४६ दशमलव ५ प्रतिशतले वृद्धि भई १ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ । यसै अवधिमा कूल वस्तु आयात पनि १० दशमलव १ प्रतिशतले वृद्धि भई ९ खर्ब ८८ अर्ब पुगेको छ । यसरी

विप्रेषणमा मात्रै निर्भर हुँदा अहिले सकारात्मक देखिएका तथ्यांक कुनै पनि क्षण नकारात्मक हुन सक्छ भन्नेमा ध्यान जानु आवश्यक छ ।

वस्तु आयात गर्दा उद्योगी, व्यापारीले सामान आयात गर्ने ट्रस्ट रिसिप्ट (आयात) कर्जा चाल् आवको माघमा ६९ दशमलव ५ प्रतिशतले बढेको छ । गत आवको असारसम्म आयातमा बैकहरूले ८२ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा माघसम्ममा बढेर १ खर्ब ४० अर्ब ८८ करोड रुपैयाँ नाघेको छ । यसबाहेक असारको तुलनामा माघसम्ममा माजिन प्रकृतिको कर्जा (शेयर धितो कर्जा) २७ दशमलव ८, हायर पर्चेज कर्जा ४ दशमलव ५ र नगद प्रवाह कर्जा ३ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ ।

निश्चय नै कर्जा प्रवाह बढ्नु अहिलेको अवस्थामा बैकहरूका लागि निकै सकारात्मक हो तर यस्तो कर्जा अर्थतन्त्रलाई चलायमान बनाउने गरी उत्पादनमूलक क्षेत्रमा गएको छ भन्ने चाहिँ स्पष्ट हुँदैन । सबैभन्दा बढी कर्जा बढेको क्षेत्र आयात देखिन्छ । यस्तो आयात औद्योगिक कच्चा पदार्थ वा सहायक पदार्थ भएका भए त्यो अर्थतन्त्रको विस्तारका लागि सहयोगी मान्न सकिन्थ्यो । तर, बढेको आयात कर्जा हेर्दा विद्युतीय सवारीलागायतका सामानका लागि भएको देखिन्छ । त्यस्तै शेयर धितो कर्जामा लगानी बढेको छ । घरजग्गा क्षेत्रमा भने कर्जा खासै बढ्न सकेको छैन । त्यसैले अहिले बढेको कर्जाले अर्थतन्त्रलाई चलायमान बनाउन सक्ने कुरा स्पष्ट हुन्न ।

भारतले तेस्रो मुलुकबाट भटमास र सूर्यमुखी तेल आयात गर्दा भन्सार वृद्धि गरेपछि अहिले नेपालबाट भारततर्फ ठूलो परिमाणमा यस्तो तेल निर्यात भइरहेको छ । भन्सार अन्तरका कारण बढी फाइदा भएकाले यसरी नेपाली व्यापारीले तेस्रो मुलुकबाट कच्चा पदार्थ मगाएर तेल भारततर्फ निर्यात गरेका छन् । कर्जा यस क्षेत्रमा पनि गएको हो कि भन्ने देखिन्छ । यस्तो निर्यात क्षणिक हो र यसले अर्थतन्त्रलाई दिगो बनाउँदैन ।

त्यसैले केही पक्ष सकारात्मक देखिनु राम्रो भए पनि मुख्य रूपमा अर्थतन्त्रको आधारभूत पक्ष बलियो नभई हुँदैन । त्यसलाई बलियो बनाउन आवश्यक छ । त्यो भनेको उत्पादन वृद्धि नै हो । विप्रेषणमा मात्रै निर्भर हुँदा अहिले सकारात्मक देखिएका तथ्यांक कुनै पनि क्षण नकारात्मक हुन सक्छ भन्नेमा ध्यान जानु आवश्यक छ ।

अभियान

१० वर्षअघिको आर्थिक अभियानबाट

सप्तकोशी उच्च बाँधको अध्ययन नरोक्न आग्रह

ऊर्जा मन्त्रालयले सप्तकोशी उच्चबाँध बहुउद्देश्यीय आयोजना तथा सुनकोशी स्टोरेज कम डाइभर्सन आयोजनाको अवरुद्ध अध्ययनको काम नरोक्न स्थानीय सरोकारवालासँग आग्रह गरेको छ । स्थानीय सरोकारवालाहरूसँग शृङ्खवार भएको छलफलमा मन्त्रालयले त्यस्तो आग्रह गरेको हो । आयोजनाबाट हुने फाइदा र बेफाइदा अध्ययनपछि मात्र याहा हुने हुँदा अवरोध नगर्न सरोकारवालाहरूलाई आग्रह गरिएको विधुत् विकास विभागका महानिर्देशक अनुपकुमार उपाध्यायले अभियानलाई बताए । ‘समस्या पहिचानका लागि गर्न लागिएको अध्ययनमै अवरोध गर्नु राम्रो होइन,’ उनले भने, ‘अध्ययनले आयोजना नेपालको हितमा छ भन्ने ठहर गरेमात्र निर्माणमा जान सकिन्छ ।’

स्थानीय अधिकार गुम्ने र नेपाली भूमि बढी डुबानमा पर्ने भन्दै स्थानीय बासिन्दाले आयोजनाको अध्ययन कार्यलाई अवरोध पुर्‍याउँदै आएका छन् । अवरोधका कारण आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार हुन सकेको छैन ।

वर्ष ८, अंक १५०, आइतवार, ६ फागुन, २०६९

वित्तीय कारवाही कार्यदलको खैरो सूचीमा सूचीबद्ध भएपछि अब त्यहाँबाट कसरी बाहिर निस्कने भन्ने बारेमा व्यापक मात्रामा चर्चा परिचर्चा शुरू भएको छ ।

अधिल्ला लेखहरूमा नै चर्चा गरिसकियो कि कार्यदलका ४० वटा सुभावहरूको अनुपालनाको स्तरको आधारमा गरिने प्राविधिक मूल्यांकनमा नेपाल उत्तीर्ण भए अनुपालनाको 'प्रभावकारिता' प्रतिविम्बित हुने ११ ओटा तत्काल देखिने परिणामको आधारमा भने नेपाल उत्तीर्ण हुन नसकेको कारण नेपाललाई खैरो सूचीमा राखिएको छ ।

यी ११ ओटा परिसूचकहरूको कार्यान्वयनको प्रभावकारिता मापनमा कम्तीमा २ ओटाको प्रभावकारिता निम्नस्तरको भई मध्यम स्तरको प्रभावकारिता देखिएका अन्य सूचकहरूको संख्या जोड्दा यदि ९ ओटाभन्दा बढी देखिएमा त्यस्तो देशलाई कार्यदलले खैरो सूचीमा राख्ने गर्दछ । त्यसै गरी यदि ६ ओटाभन्दा बढी सूचकहरूको प्रभावकारिता निम्नस्तरको देखिएमा पनि त्यस्तो देशलाई यसै सूचीमा राखिन्छ । पारस्परिक मूल्यांकन प्रतिवेदन अनुसार प्रभावकारिता मापनका ११ ओटा सूचकहरूमध्ये नेपालको प्रभावकारिताको अवस्था हेर्दा कुनै पनि सूचकको कार्यान्वयनको प्रभावकारिता उच्चस्तरको देखिएको छैन । वित्तीय कारवाही कार्यदलको खैरो सूचीमा राखिने प्राधान्यहरू मध्ये प्रभावकारिता मापनका ११ ओटा सूचकहरूमा यदि कुनै पनि सूचकमा उच्च प्रभावकारिता नदेखिएको अवस्थामा १० ओटा सूचकको प्रभावकारिता मध्यम स्तरको र एउटा मात्र सूचकको कार्यान्वयनको प्रभावकारिता निम्नस्तरको हुनुपर्दछ । तर, कार्यदलले सार्वजनिक गरेको पारस्परिक मूल्यांकनको प्रतिवेदन अनुसार यी ११ ओटा परिसूचकहरूको कार्यान्वयनमा नेपालको प्रभावकारिता ४ ओटामा मध्यमस्तरको र बाँकी ७ ओटामा निम्नस्तरको रहेको छ । त्यसैले यिनको कार्यान्वयन प्रभावकारिताको अवस्थामा सुधार नगरी कार्यदलको खैरो सूचीबाट देशले मुक्ति पाउने देखिन्न । यो आलेखमा यिनै निम्न र मध्यम प्रभावकारिता देखिएका परिसूचकहरूको बारेमा संक्षेपमा चर्चा गर्दै तिनको प्रभावकारिता अभिवृद्धि गर्नका लागि नेपालले प्रस्तुत गरेको कार्ययोजना तथा अवलम्बन गर्न सकिने अन्य सम्भाव्य उपायहरूका बारेमा छलफल गर्ने प्रयास गरिएको छ ।

सबैभन्दा पहिला निम्नस्तरको प्रभावकरिता भएका परिसूचकहरूका बारेमा चर्चा गरौँ । यस्ता परिसूचकहरूमा सुपरिवेक्षण, नियन्त्रणात्मक उपायहरू, कानूनी व्यक्ति तथा प्रबन्ध, जफत, आतंकवादी वित्तपोषण विरुद्ध अनुसन्धान तथा अभियोजन, आतंकवादी वित्त पोषण विरुद्धको नियन्त्रणात्मक उपाय एवं लक्षित वित्तीय प्रतिबन्ध र आम विनाशकारी हातहतियारको विकास/विस्तारमा हुने वित्तपोषण विरुद्धको लक्षित वित्तीय प्रतिबन्ध सम्बन्धी परिसूचकहरू रहेका छन् ।

नेपाल राष्ट्र बैकले वैक तथा वित्तीय संस्थाहरूको सुपरिवेक्षण जोखिमको आधारमा गरेको भए तापनि गैरवित्तीय पेशा तथा व्यवसाय सम्बन्धमा जोखिममा आधारित सुपरिवेक्षणको प्रारम्भ नै नभएको र यो क्षेत्रमा सम्पत्ति शुद्धीकरण सम्बन्धी बुझाइलाई प्रवर्धन गर्नको लागि भएका प्रयासहरू पनि सिमित मात्र भएकोले तेस्रो नम्बरको यो परिसूचकको प्रभावकारितालाई पारस्परिक मूल्यांकनले निम्नस्तरमा वर्गीकरण गरेको छ । यस्तो अवस्थालाई सुधार गर्न नेपालले वित्तीय कारवाही कातदलसामु पेश गरेको सात बुँदे कार्ययोजनामा वाणिज्य बैकहरूमा पनि जोखिममा आधारित सुपरिवेक्षण गर्ने परिपाटीमा सुधार गर्नुका साथै अन्य उच्च जोखिम भएका सहकारी, क्यासिनो,



प्रकाश मण्डारी

बहुमूल्य धातुको कारोबार गर्ने निकायहरू एवं घरजग्गा व्यवसायीहरूका सन्दर्भमा समेत यस्तै जोखिममा आधारित सुपरिवेक्षण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

यसै गरी निम्नस्तरको प्रभावकारिता भएको अर्को परिसूचक नियन्त्रणात्मक उपायहरूसँग सम्बन्धी चौथो नम्बरको परिसूचक रहेको छ । वाणिज्य बैकहरू तथा ठूला विकास बैकहरूमा अन्य वित्तीय संस्थाहरूको तुलनामा उच्च प्रकारको नियन्त्रणात्मक उपायहरू अवलम्बन गरिएको भए पनि तिनको कार्यान्वयन भने पूर्णतया जोखिममा आधारित हुन नसकेको उल्लेख गर्दै प्रतिवेदनले त्यसो हुनुमा ग्राहक तथा वास्तविक धनीको पहिचान तथा तिनको बृहत् पहिचानमा भएको सीमिततालाई कारक मानेको छ । साथै विकास बैकहरूबाट सीमित संख्यामा मात्र शंकास्पद कारोबार सम्बन्धी प्रतिवेदन

- विकास बैकहरूबाट सीमित संख्यामा मात्र शंकास्पद कारोबार सम्बन्धी प्रतिवेदन पेश हुनुले यो परिसूचकको कार्यान्वयनको प्रभावकारिता निम्नको टिको रहेको मानिएको छ ।
- अवैध हुन्डी तथा अन्य मुद्रा तथा मूल्य स्थानान्तरण सम्बन्धी अवैध क्रियाकलापलाई पहिचान गरी तिनलाई प्रतिबन्ध लगाइने कुरा पनि कार्ययो जनामा समावेश गरिएको छ ।

पेश हुनुले पनि यो परिसूचकको कार्यान्वयनको प्रभावकारिता निम्नकोटिको रहेको उसको निष्कर्ष छ । यसका अतिरिक्त गैरवित्तीय व्यवसाय एवं पेशाकर्मका सम्बन्धमा सुपरीवेक्षकीय गतिविधि अत्यन्त न्यून भएको, त्यो क्षेत्रमा सम्पत्ति शुद्धीकरण सम्बन्धी जोखिमका बारेमा पर्याप्त मात्रामा बुझाई नदेखिएको, सम्पत्ति शुद्धीकरण सम्बन्धमा कुनै पनि प्रकारको आन्तरिक नियन्त्रण सम्बन्धी व्यवस्था नगरिएको र शंकास्पद कारोबार सम्बन्धी कुनै पनि प्रतिवेदन पेश नगरेको कारण समेत यो परिसूचकको कार्यान्वयन न्यूनप्रभावकारी रहेको कुरा प्रतिवेदनमा उल्लिखित छ ।

यो परिसूचकको कार्यान्वयनको प्रभावकारिता अभिवृद्धिका लागि पनि नेपालले बुझाएको सात बुँदे कार्ययोजनामा प्रतिबद्धता व्यक्त गरिएको छ । सार्वजनिक भएको दस्तावेजमा विस्तृतमा यो कार्ययोजनाका बारेमा जानकारी उपलब्ध नभए पनि यसमा राष्ट्रिय समन्वय समितिले विशेष भूमिकाका साथ सम्बद्ध सबै निकायहरूमा सम्पत्ति शुद्धीकरण सम्बन्धी जोखिमका बारेमा एकरूप बुझाउको लागि कार्यक्रमहरू संचालन गर्ने अनुमान गर्न सकिन्छ । साथै अवैध हुन्डी तथा अन्य मुद्रा तथा मूल्य स्थानान्तरण सम्बन्धी अवैध क्रियाकलापलाई पहिचान गरी तिनलाई प्रतिबन्ध लगाइने कुरा पनि कार्ययोजनामा समावेश गरिएको छ । यसो गर्दा वित्तीय समावेशितालाई भने कुनै पनि प्रकारको नकारात्मक प्रभाव पर्न नदिने गरी सन्तुलन कायम

आर्थिक वर्ष २०८१/८२ मा माघसम्म आयात भएका विभिन्न प्रकारका दूध

हार्मोनिक सिस्टमकोड	विवरण	मुलुक	एकाइ	परिमाण	आयात मूल्य	भन्सार राजस्व	हार्मोनिक सिस्टमकोड	विवरण	मुलुक	एकाइ	परिमाण	आयात मूल्य	भन्सार राजस्व
०४०२१०१०	स्किम्ड मिल्ड पाउडर	बहराइन	केजी	१	०	०	०४०२१०००	क्रिम र धूलो दूध	कतार	केजी	२२९	१३१	८७
०४०२१०१०	स्किम्ड मिल्ड पाउडर	कुवेत	केजी	३१	१८	१२	०४०२१०००	क्रिम र धूलो दूध	सउदी अरब	केजी	८	५	४
०४०२१०१०	स्किम्ड मिल्ड पाउडर	कतार	केजी	९	४	३	०४०२१०००	क्रिम र धूलो दूध	युएई	केजी	२७	३	२
०४०२१०१०	स्किम्ड मिल्ड पाउडर	सउदी अरब	केजी	७	३	२	०४०२१९१०	शिशु आहारका दूध	अस्ट्रेलिया	केजी	६	११	४
०४०२१०१०	स्किम्ड मिल्ड पाउडर	युएई	केजी	३	२	१	०४०२१९१०	शिशु आहारका दूध	बहराइन	केजी	१०७	३३	१२
०४०२१०२०	शिशु आहारका दूध	अस्ट्रेलिया	केजी	५	९	३	०४०२१९१०	शिशु आहारका दूध	हङकङ	केजी	१०३	१५१	५४
०४०२१०२०	शिशु आहारका दूध	भारत	केजी	२३२,९३६	३१४,०६४	११९,६६२	०४०२१९१०	शिशु आहारका दूध	भारत	केजी	३१९,६२२	४११४६७	१५२,६९५
०४०२१०२०	शिशु आहारका दूध	कुवेत	केजी	१	०	०	०४०२१९१०	शिशु आहारका दूध	जापान	केजी	१०४	२२	८
०४०२१०२०	शिशु आहारका दूध	कतार	केजी	१	०	०	०४०२१९१०	शिशु आहारका दूध	कुवेत	केजी	३४	११	४
०४०२१०२०	शिशु आहारका दूध	बेलायत	केजी	२	१७	६	०४०२१९१०	शिशु आहारका दूध	मलेसिया	केजी	४६	१०	३
०४०२१०२०	शिशु आहारका दूध	अमेरिका	केजी	१	९	३	०४०२१९१०	शिशु आहारका दूध	ओमन	केजी	६२	१९	७
०४०२१०९०	क्रिम र धुलो दूध	अस्ट्रेलिया	केजी	६१	१५४	१०२	०४०२१९१०	शिशु आहारका दूध	कतार	केजी	४८५	१८७	६७
०४०२१०९०	क्रिम र धुलो दूध	जर्मनी	केजी	२	५	४	०४०२१९१०	शिशु आहारका दूध	सउदी अरब	केजी	११६	४२	१५
०४०२१०९०	क्रिम र धुलो दूध	भारत	केजी	३	२	१	०४०२१९१०	शिशु आहारका दूध	युएई	केजी	१०२	७८	२८
०४०२१०९०	क्रिम र धुलो दूध	जापान	केजी	१२७	१६७	१११	०४०२१९१०	शिशु आहारका दूध	बेलायत	केजी	२६,४८२	५२,९४७	१९,६४२
०४०२१०९०	क्रिम र धुलो दूध	रिपब्लिक कोरिया	केजी	६	२०	१३	०४०२१९१०	शिशु आहारका दूध	अमेरिका	केजी	२	११	४
०४०२१०९०	क्रिम र धुलो दूध	कुवेत	केजी	२४	६	४	०४०२१९१०	धुलो दूध	जर्मनी	केजी	१	५	३
०४०२१०९०	क्रिम र धुलो दूध	कतार	केजी	६९	२३	१५	०४०२१९१०	धुलो दूध	भारत	केजी	१	१	२
०४०२१०९०	क्रिम र धुलो दूध	स्वीटजरल्यान्ड	केजी	६	८	५	०४०२१९१०	धुलो दूध	इटाली	केजी	७२	३०१	२०४
०४०२१०९०	क्रिम र धुलो दूध	बेलायत	केजी	१९	९	६	०४०२१९१०	धुलो दूध	कतार	केजी	२	१	१
०४०२१०९०	क्रिम र धुलो दूध	अमेरिका	केजी	२८	८५	५७	०४०२१९१०	धुलो दूध	श्रीलंका	केजी	२	२	१
०४०२१०००	क्रिम र धुलो दूध	अस्ट्रेलिया	केजी	१	१	१	०४०२१९१०	धुलो दूध	टर्कीये	केजी	०	०	०
०४०२११००	क्रिम र धुलो दूध	चीन	केजी	१९	८	३	०४०२१९१०	धुलो दूध	युएई	केजी	९३६	१३०	८८
०४०२११००	क्रिम र धुलो दूध	भारत	केजी	१९	४	२	०४०२१९१०	धुलो दूध	बेलायत	केजी	१०	४	२
०४०२११००	क्रिम र धुलो दूध	जापान	केजी	३	५	३	०४०२१९१०	धुलो दूध	अमेरिका	केजी	४	३	२
०४०२११००	क्रिम र धुलो दूध	कुवेत	केजी	१९२	१५४	१००	०४०२१९१००	मिल्क क्रिम	चीन	केजी	१४	६	४
०४०२११००	क्रिम र धुलो दूध	ओमान	केजी	१४	११	७	०४०२१९१००	मिल्क क्रिम	कुवेत	केजी	१३	३	२

र हजारमा

सम्बन्धित दर्ता गर्ने निकायमा बुझाउनु पर्ने र यसरी बुझाएको विवरणको प्रति बैक तथा वित्तीय संस्थाहरूले प्राप्त गर्नुपर्ने गरी यो परिसूचकको कार्यान्वयनको प्रभावकारितालाई बढाउने व्यवस्था गरेको छ ।

अर्को निम्न स्तरको कार्यान्वयन-प्रभावकारिता भएको परिसूचकमा आपराधिक क्रियाकलापबाट अर्जित सम्पत्ति तथा कोषको जफत पनि हो । नेपालले विगत ५ वर्षमा केवल २ करोड डलर बराबरको मात्र सम्पत्ति जफत गरेको विषयलाई प्रतिवेदनले नेपालमा हुने आपराधिक घटनाहरूसँग त्यसको तादात्म्य नमिलेको जनाएको छ । साथै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाहेक अन्य कानून कार्यान्वयन गर्ने निकायहरूले जफत सम्बन्धी यकीन तथ्यांकको अभिलेखसमेत नराखेको हुनाले यसरी जफत गरिएका सम्पत्तिको वास्तविक तथ्यांकसमेत उपलब्ध नभएको कुरा प्रतिवेदनले औल्याएको छ ।

यो कुरालाई सम्बोधन गर्न नेपालले आफ्ना सम्बद्ध कानून कार्यान्वयन गर्ने निकायहरू एवं अन्य आधिकारिक निकायहरू बीचको समन्वय स्तरलाई सुधार गरी उनीहरूको सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान गर्ने क्षमतामा समेत अभिवृद्धि गरिने कार्ययोजना प्रस्तुत गरेको छ । कार्यान्वयनको प्रभावकारिता निम्नस्तरको देखिएका अन्य ९, १० र ११ नम्बरका तीन ओटा परिसूचकहरू आतंकवादी क्रियाकलापमा हुने वित्तपोषण तथा आम विनाशकारी हातहतियारसम्बद्ध वित्त पोषणसँग सम्बन्धित छन् ।

आतंकवादी क्रियाकलापको दृष्टिले नेपाल उच्च जोखिममा परेको मुलुक नभए पनि जोखिमको मात्रा अनुरूप त्यसलाई पहिचान गर्ने क्षमतामा सीमितता देखिएको तथा सीमा सम्बन्धी प्रति आतंकवाद विरुद्धको रणनीतिमा यस्तो वित्तपोषणलाई समावेश नगरेको जस्ता कारणले यो परिसूचकको कार्यान्वयनको प्रभावकारिता निम्न स्तरको भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

साथै यस सम्बन्धी लक्षित वित्तीय प्रतिबन्धात्मक व्यवस्थाको कार्यान्वयनमा समेत समरूप बुझाई नरहेको तथा गैरनाफामूलक संस्थामार्फत आतंकवादमा हुनसक्ने वित्तपोषण सम्बन्धी जोखिमको आकलन नगरेको जस्ता कारणले दशौँ नम्बरको यो परिसूचकको कार्यान्वयनको प्रभावकारितालाई प्रतिवेदनले निम्नस्तरमा नै वर्गीकरण गरेको छ ।

आम विनाशकारी हातहतियारसँग सम्बन्धित वित्त पोषणका सम्बन्धमा त अझ कुनै पनि प्रकारको कानूनी प्रावधान समेत नभएको जनाउँदै प्रतिवेदनले यसको बुझाईमा समेत एकरूपता नभएको, बैकहरू बाहेक अन्य वित्तीय संस्थाहरूले यस सम्बन्धी ग्राहक पहिचान गर्ने पद्धति समेत अवलम्बन नगरेको जस्ता कारणले ११ औँ नम्बरको यो परिसूचकको कार्यान्वयनको प्रभावकारिता पनि निम्नस्तरको रहेको औल्याएको छ ।

यी परिसूचकहरूको प्रभावकारिता वृद्धिका लागि पनि नेपालले सात बुँदे कार्ययोजनामा अनुसन्धान गर्ने निकायहरूका बीच बलियो समन्वय कायम गराउने तथा तिनको क्षमता अभिवृद्धि गर्ने एवं आतंकवाद तथा आम विनाशकारी हातहतियार सम्बद्ध वित्तपोषणसँग सम्बन्धित लक्षित वित्तीय प्रतिबन्धलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न विशेष रूपले प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । यसरी व्यक्त गरिएका प्रतिबद्धताहरूलाई जति छिटो कार्या रूपमा उतार्न सक्थो त्यति नै छिटो देशले खैरो सूचीबाट मुक्ति पाउने हुनाले सम्बद्ध सबै पक्षले तीव्र गतिमा त्यस दिशामा अग्रसर हुनु अति जरुरी देखिन्छ ।

लेखक सम्पत्ति शुद्धीकरण सम्बन्धी विषयमा विचारविधिप्राप्त बैक हुन् ।

स्रोत : भन्सार विभाग

आंशिक

अभियान

बुधवार, २८ फागुन २०८१ | Wednesday, 12 March 2025

पूँजीबजार

www.abhiyandaily.com

सात कारोबार दिनमा करीब ६ प्रतिशत घट्यो नेप्से

अभियान संवाददाता	
काठमाडौँ	
	
नेप्से परिसूचक लगातार सातौँ दिन पनि घटेको छ । मंगलवार १ दशमलव १७ प्रतिशत घटेर नेप्से २ हजार ७९९ दशमलव २० बिन्दुमा भरेको छ ।	
सात कारोबार दिनमा नेप्से करीब ६ प्रतिशत घटेको छ । यसअघि बजार लगातार ९ कारोबार दिन बढेको थियो । नेप्से करेक्सनमा गएको भए पनि पछिल्ला दिनमा देखिएको राजनीतिक अस्थिरताले बजारमा विक्रेता हावी भएको एक लगानीकर्ताले बताए ।	
मंगलवार ३०३ धितोपत्रको १ करोड ४५ लाख ५९ हजार ६८३ किता, ९२ हजार ३१ पटकमा रू. ८ अर्ब ३९ करोडभन्दा बढीको कारोबार भएको छ ।	
कारोबारमा आएका धितोपत्रमध्ये महालक्ष्मी विकास बैकको शेयर मूल्य सबैभन्दा बढी ९ दशमलव ९८ प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकिता रू. ४४६ दशमलव ४० पुगेको छ । शेयर मूल्य सर्वाधिक बढ्ने (प्रतिशतका आधारमा) कम्पनीको सूचीको दोस्रोमा विन नेपाल लघुवित्त वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ६ दशमलव ६९ प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकिता रू. २ हजार २७३ मा भरेको छ । शेयर मूल्य सर्वाधिक घट्ने (प्रतिशतका आधारमा) सूचीको दोस्रोमा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था छ । कम्पनीको शेयर मूल्य ५ दशमलव ३६ प्रतिशत घटेर रू. १ हजार ७४८ कायम भएको छ ।	
सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा हिमालयन रिइन्स्योरेन्स लिमिटेडले ओगटेको छ । यस कम्पनीको रू. ५८ करोड ६५ लाख बराबरको शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकिता रू. १ हजार १८ कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा नेपाल पुनर्बीमा कम्पनी छ । कम्पनीको रू. ५३ करोड ३६ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।	
मंगलवार कारोबारमा आएका	

लाभांश प्रस्ताव सहित सानिमा जिआईसी

इन्स्योरेन्सले बोलायो साधारणसभा

काठमाडौँ (अस) । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले आगामी चैत २१ गते वार्षिक साधारणसभा बोलाएको छ । फागुन २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अमृतभोग कालिकास्थान, काठमाडौँमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश पारित गर्नुका साथै हकप्रद शेयर निष्कासन प्रस्तावलाई पनि संशोधन गर्नेछ । यसअघि छैटौँ वार्षिक साधारणसभाबाट पारित २५ प्रतिशत हकप्रद शेयर संशोधन गरी १७ प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ । सभाले हाल कायम च्चुत्तापूर्वी २ अर्ब रुपैयाँको ७



को

तपसिलका शाखा कार्यालयहरूको तपसिलमा उल्लेखित ऋणीहरूलाई कर्जा चुक्ता गर्न आउने ३५ दिने अत्यन्त जरुरी सूचना

(प्रकाशित मिति २०८१/११/२८ गते)

तपसिलमा उल्लेखित ऋणीहरूले यस बैंकको तपसिलका शाखा कार्यालयहरूबाट लिनु भएको कर्जाको बैंकलाई समय समयमा तिर्नु बुझाउनु पर्ने साँवा, सोलाको किरता, ब्याज र हर्जाना ब्याज रकम समेत नतिरी नबुझाई बैंकसँग गारेको कर्जा सर्गबन्धी शर्त कबुलियत उल्लंघन गर्नु भएकोले तपसिलका ऋणीहरू र व्यक्तिलागत जमानतकर्ताहरू समेतलाई पटक-पटक नौशिक घर्नुम लिखित तस्ताकेता गर्दासमेत कर्जाको साँवा तथा सोमा लागेको ब्याज र हर्जाना ब्याज रकम बुझाउने तर्फ कुनै पहल नगरी बेवास्ता गरी बसेको हुनाले तपसिलमा उल्लेखित ऋणीहरू, व्यक्तिलागत जमानतकर्ताहरू तथा धितो धनीका नाममा बाँकी रहेको ऋण कर्जा चुक्ता भुक्तानी गर्नु हुन यो ३५ (पैंतीस) दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।

यो सूचना प्रकाशित भएको मितिले ३५ (पैंतीस) दिन भित्र यस बैंकमा सर्गर्क राखि आफूले लिएको कर्जा, कर्जाको बुझाउनु पर्ने सम्पूर्ण साँवा, ब्याज र हर्जाना ब्याज रकम अविलम्ब चुक्ता भुक्तानी गर्नु होला । अन्यथा ऋणी र बैंक बीच भए गरेका शर्त सर्गर्कला, लेणल राष्ट्र बैंकबाट बैंकहरूलाई जारी एकीकृत निर्देशन, बैंकको नियम, बैंक तथा वित्तीय संस्था सर्गवन्धी ऐन, २०७३ तथा प्रचलित नियम कानूनले दिइएको अधिकार प्रयोग गरी सर्गबन्धित सबैलाई कर्जा सूचना केन्द्र लिमिटेडको कालोसूचिमा नाम समावेश गरी लेखि पठाई ऋणको सुरक्षण स्वरूप बैंकलाई दिइएको चल-अचल सम्पति जहाँ, जे जरस्तो अवस्थामा छ सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्रबाट लिलाम बिन्नी गरी बैंकको सम्पूर्ण लेना रकम असुल उपर गर्ने तर्फ आवश्यक कारवाही गरिने व्यहोरा सूचित गरिन्छ । साथै, धितो सुरक्षणको लिलाम बिन्नी हुन नसकी बैंकले धितो सकार गर्नु परेमा वा लिलाम बिन्नीबाट बैंकको सम्पूर्ण बच्योता असुल उपर नमएमा असुल उपर हुन नसकेको रकमको हदसरह कानून बमोजिम ऋणीहरू र व्यक्तिलागत जमानतकर्ताहरूको घरघरानाबाट असुली गर्ने तर्फ कानुनी प्रक्या अगाडि बढाईने व्यहोरा समेत यसै सूचनाद्वारा सूचित गरिन्छ ।

तपसिल
शाखा कार्यालय: इटहाम्द्र, क्माण
१. ऋणीको विवरण
प्रदेश सरकार, प्रदेश नं. १, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, धरेलु तथा साना उद्योग कार्यालय, मद्रपुर, क्माणा प्राइमेट फर्न राजिष्ट्रेशन ऐन, २०१४ बमोजिम मिति २०७५/१२/०८ मा दर्ता नं. ७३१/१६५४/१४९३८ कायम भई दर्ता भएको क्माण जिल्ला, लेपिनागर न.पा. वडा नं. २ स्थित कार्काँ कृषि फर्न
व्यक्तिगत जमानतकर्ताहरूको विवरण
१. धनराज कार्काँको नाति, पदम बहादुर कार्काँको छोरा, क्माण जिल्ला, बाहुनडागी गा.वि.स./न.पा., वडा नं. ४ स्थित स्थायी ठेगाना भएको भिम बहादुर कार्काँ (ना.प्र.प.नं. ०४९१४३६, क्माण)
२. पदम बहादुर कार्काँको बुझारी, भिम बहादुर कार्काँको पत्नी, क्माण जिल्ला, बाहुनडागी गा.वि.स. वडा नं. ४ स्थित स्थायी ठेगाना भएको कुमारी कार्काँ (ना.प्र.प.नं. ०४-३-०१-९८२, क्माण)
३. पदम बहादुर कार्काँको नाति, भिम बहादुर कार्काँको छोरा, क्माण जिल्ला, लेपिनागर न.पा., वडा नं. २ स्थित स्थायी ठेगाना भएको बादल कार्काँ (ना.प्र.प.नं. ०४-०१-७६-०४८२२, क्माण)
२. ऋणीको विवरण
प्रदेश सरकार, प्रदेश नं. १, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, धरेलु तथा साना उद्योग कार्यालय, मद्रपुर, क्माणा प्रादेश नं. १ मिति तथा साकेदारी फर्न दर्ता ऐन, २०७७ बमोजिम मिति २०८०/०६/०५ मा दर्ता नं. ५१८-४५७७-२३५३७ कायम भई दर्ता भएको क्माण जिल्ला, लेपिनागर न.पा. वडा नं. २ स्थित भिना कृषि फर्न
व्यक्तिगत जमानतकर्ताहरूको विवरण
१. फणिन्द्र निरौलाको बुझारी, रोसन निरौलाको पत्नी, इलाम जिल्ला, कोल्बुङ गा.वि.स. वडा नं. ५ स्थित स्थायी ठेगाना भएको भीमा कुमारी अर्जाल (ना.प्र.प.नं. ७५५८८/२७६, इलाम)
२. खडिलाल निरौलाको नाति, फडिन्द्र निरौलाको छोरा, क्माण जिल्ला, बाहुनडागी गा.वि.स./न.पा., वडा नं. ४ स्थित स्थायी ठेगाना भएको रोसन निरौला (ना.प्र.प.नं. ०४९११४६, क्माण)
३. खडिलाल निरौलाको बुझारी, फणिन्द्र निरौलाका पत्नी, क्माण जिल्ला, बाहुनडागी गा.वि.स./न.पा., वडा नं. ६ स्थित स्थायी ठेगाना भएको योना म्ण्णा निरौला (ना.प्र.प.नं. ०४९३९८८०, क्माण)

शाखा कार्यालय: हेटौडा, मकवानपुर
ऋणीको विवरण
नेपाल सरकार, उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी ऐन, २०६३ बमोजिम मिति २०७७/०७/१६ मा दर्ता नं. २३६३०३/०७७/०८८ कायम भई दर्ता भएको मकवानपुर जिल्ला, मनहरी गा.पा. वडा नं. ६, सुनापुरी स्थित हेटौडा प्र्मो एण्ड ड्रैसर् प्रालि.
व्यक्तिगत जमानतकर्ताहरूको विवरण
१. दिल बहादुर राउतको नाति, यम बहादुर राउतको छोरा, मकवानपुर जिल्ला, सैराह्वा गा.वि.स/न.पा. वडा नं. १, स्थित स्थायी ठेगाना भएको तुलसी राम राउत (ना.प्र.प.नं. ३४/१८५, मकवानपुर)
२. यम बहादुर राउतको बुझारी, तुलसी राम राउतको पत्नी, पितवन जिल्ला, पिप्ले गा.वि.स/न.पा. वडा नं. २, स्थित स्थायी ठेगाना भएको राधा रम्नी (चौलागाई) (ना.प्र.प.नं. २२६/०४४, पितवन)

मूल्य घटबढका आधारमा शीर्ष ५ धितोपत्र					
बढेका धितोपत्र			घटेका धितोपत्र		
धितोपत्र	अन्तिम मूल्य रु.	फरक (प्रतिशत)	धितोपत्र	अन्तिम मूल्य रु.	फरक (प्रतिशत)
महालक्ष्मी विकास बैंक लिमिटेड	४४६.४०	९.९८	नेप्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड	२,२७३.००	-६.६९
विन नेपाल लघुवित्त वित्तीय संस्था लि.	३,८०८.००	८.८०	उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड	१,७४८.००	-५.३६
ज्योति विकास बैंक लिमिटेड	३७०.००	३.३१	हिमालयन पावर पार्टनर लिमिटेड	५८६.००	-४.७२
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड	४३४.१०	३.११	राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड	५८९.००	-४.६८
आरविबि म्युचुअल फण्ड १	८.९७	३.१०	रिभर फल्स पावर लिमिटेड	७७०.००	-४.५८

१३ समूहगत सूचकमध्ये विकास बैक समूहको सूचक १ दशमलव ९३ प्रतिशत वृद्धि भएको छ भने बाँकी सबैको सूचक घटेको छ । तीमध्ये उत्पादन तथा प्रशोधन समूहको सूचक सबैभन्दा बढी २ दशमलव ४९ प्रतिशत घटेको छ ।**बजार पूँजीकरण घट्यो**
मंगलवार बजार पूँजीकरण रू. ५३ अर्ब ४९ करोडले घट्दै रू. ४५ खर्ब १५ अर्ब ११ करोड कायम भएको छ । अधिल्लो कारोबार दिन बजार पूँजीकरण रू. ४५ खर्ब ६८ अर्ब ६१ करोड थियो ।**कुल कारोबारमा सर्वाधिक हिस्सा जलविद्युत् समूहको**
कारोबार रकमका आधारमा मंगलवार जलविद्युत् समूहले सर्वाधिक हिस्सा ओगटेको छ । कुल कारोबारमध्ये

२७ दशमलव ९९ प्रतिशत हिस्सा ओगटेको उक्त समूहको रू. २ अर्ब ३४ करोड ८४ लाख बराबरको धितोपत्र किनबेच भएको छ । यस्तै, सर्वाधिक कारोबार गर्ने समूहमध्ये दोस्रो स्थानमा विकास बैक समूह रहेको छ । उक्त समूहको रू. १ अर्ब ५० करोड ८५ लाख बराबरको धितोपत्र किनबेच भएको छ ।

ब्रोकर नं. ५८ बाट सर्वाधिक कारोबार

मंगलवारको बजारमा ब्रोकर नं. ५८ सर्वाधिक कारोबार गर्नेमध्ये शीर्ष स्थानमा रहेको छ । उक्त ब्रोकरबाट रू. १ अर्ब १ करोड ९ लाख बराबरको धितोपत्र किनबेच भएको हो । कारोबार अवधिमा उक्त ब्रोकरबाट रू. ५० करोड ४२ लाख बराबरको धितोपत्र विक्री भएको छ भने रू.

क्र.सं.	समूह	समूहगत परिसूचक	परिवर्तन (%,मा)
१	विकास बैक	५,८७९.३१	१.९३
२	म्युचुअल फण्ड	१९.१८	-०.१०
३	वैकिङ्ग	१,३८२.६२	-०.६९
४	लघुवित्त	५,०४३.००	-०.८९
५	निजीवन बीमा	१२,७२०.०७	-०.९९
६	होटल तथा पर्यटन	६,५६९.१३	-१.१३
७	जीवन बीमा	१३,७४८.९४	-१.३०
८	जलविद्युत्	३,६२६.४१	-१.५१
९	वित्त	२,६६८.४४	-१.५७
१०	अन्य	२,४०८.२३	-१.६८
११	व्यापार	४,०९४.५४	-१.७९
१२	लगानी	१०७.४९	-१.८९
१३	उत्पादन तथा प्रशोधन	७,२७३.११	-२.४९

५० करोड ६७ लाख बराबरको धितोपत्र खरीद भएको देखिन्छ । यस्तै, दोस्रोमा ब्रोकर नं. ५५ रहेको

छ । जसबाट मंगलवारको बजारमा रू. ७८ करोड ४२ लाख बराबरको धितोपत्र किनबेच भएको छ ।

हिमालयन बैक लिमिटेडको धितो लिलाम बिन्नीको १५ दिने सूचना

तपसिलमा उल्लेखित ऋणीहरूले यस बैकबाट लिएको ऋणकर्जाको समय समयमा तिर्न बुझाउन पर्ने साँवा, ब्याज आदि नतिरी नबुझाई ऋणकर्जा सम्बन्धी शर्तबन्धे उल्लंघन गर्नुभएको तथा पटक पटक लिखित एवं मौखिक तरताकेता गर्दा समेत ऋणकर्जा चुक्ता नगरेकोले तपसिलमा उल्लेखित मितिहरूमा ३५ दिने सूचना प्रकाशित गरी सम्पूर्ण साँवा, ब्याज चुक्ता गर्न अनुरोध गर्दा समेत पनि आज सम्म उक्त कर्जाको साँवा र सोमा लागेको ब्याज चुक्ता भुक्तान गर्ने तर्फ कुनै ध्यान दिइएको ले धितो सुरक्षणमा रहेको तपसिलमा लेखिएको सम्पति जे जस्तो अवस्थामा छ सोहि अवस्थामा आजका मितिले १५ (पन्ध्र) दिन भित्र तपसिलमा उल्लेखित स्थानमा लिलाम बिक्रि गरिने हुँदा लिलाममा डाक बढाबढ गरी लिन इच्छुक महानुभावहरू सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । धितो जमानत तथा व्यक्तिलागत जमानत दिनु हुने महानुभावलाई पनि धितो सुरक्षणमा रहेको अचल सम्पति लिलाम बिक्रि गरिने वारे यसै सूचना बाट जानकारी गराएका छौ ।

तपसिल	धितोको विवरण
शाखा कार्यालय : हर्नामाडी शाखा, मकवानपुर	
१. कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता नं. २३४६०४/०७६/०७७ कायम भइ मिति २०७६/११/०२ मा दर्ता भएको मेरब शिवशक्ति कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि. (अष्णी)	१. कर्णखर गौतमको नाति राम नाथ गौतमको छोरा मकवानपुर जिल्ला हटिया गा.वि.स. वडा नं. ७ (हाल परिवर्तित हेटौँडा उप.म.न.पा. वडा नं. १७) बस्ने महारुद्र गौतमको नाममा दर्ता कायम रहेको मकवानपुर जिल्ला हटिया गा.वि.स. वडा नं. १ (हाल परिवर्तित हेटौँडा उप.म.न.पा. वडा नं. १७) स्थित किता नं. ११८ को क्षेत्रफल ०-०-१८-०, किता नं. ११७ को क्षेत्रफल ०-०-१३-०, किता नं. १०३५८ को क्षेत्रफल ०-२-१५-० (विधा) जग्गा समेत ।
शेयरधनी/संचालक तथा व्यक्तिगत जमानी दिने: दिपक घले सुमन गौतम किशोर कुमार लामा सुमिल गुरुङ	२. सेते घलेको नाति जित बहादुर घलेको छोरा मकवानपुर जिल्ला पदमपोखरी गा.वि.स. वडा नं. ८ (हाल परिवर्तित हेटौँडा उप.म.न.पा. वडा नं. १२) बस्ने जगत बहादुर घलेको नाममा दर्ता कायम रहेको मकवानपुर जिल्ला पदमपोखरी गा.वि.स. वडा नं. ८ (हाल परिवर्तित हेटौँडा उप.म.न.पा. वडा नं. १२) स्थित किता नं. ५१३ को क्षेत्रफल ०-६-११-०, किता नं. १११५ को क्षेत्रफल ०-४-१२-०, किता नं. ५१८ को क्षेत्रफल ०-२-१७-०, किता नं. ५१६ को क्षेत्रफल ०-४-१८-०, किता नं. ३२२५ को क्षेत्रफल ०-१-२.५-० (विधा) जग्गा समेत ।
व्यक्तिगत जमानी दिने: जगत बहादुर घले माया घले विनी माया गुरुङ महारुद्र गौतम किम कुमारी गौतम मंजु कुमारी चौलामाङ लक्ष्मी कुमारी लामा चौमाया गुरुङ	३. जीत बहादुर घलेको नाति जगत बहादुर घलेको छोरा मकवानपुर जिल्ला पदमपोखरी गा.वि.स. वडा नं. ८ (हाल परिवर्तित हेटौँडा उप.म.न.पा. वडा नं. १२) बस्ने दिपक घलेको नाममा दर्ता कायम रहेको: क) मकवानपुर जिल्ला बसामाडी गा.वि.स. वडा नं. ५ (हाल परिवर्तित हेटौँडा उप.म.न.पा. वडा नं. ३) स्थित किता नं. ३२६९ को क्षेत्रफल ०-०-१२-० (विधा) घर/जग्गा समेत । ख) मकवानपुर जिल्ला पदमपोखरी गा.वि.स. वडा नं. ८ (हाल परिवर्तित हेटौँडा उप.म.न.पा. वडा नं. १२) स्थित किता नं. १३२४ को क्षेत्रफल ०-४-०-० (विधा) जग्गा समेत । ४. अष्णी मेरब शिवशक्ती कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि.को नाममा दर्ता कायम रहेको मकवानपुर जिल्ला पदमपोखरी गा.वि.स. वडा नं. ५ (हाल परिवर्तित हेटौँडा उप.म.न.पा. वडा नं. १२) स्थित किता नं. १२०३ को क्षेत्रफल ०-६-५-० (विधा) जग्गा समेत । ५. पञ्च बहादुर लामाको बुझारी किशोर कुमार लामाको पत्नी दल बहादुर घलानको छोरी मकवानपुर जिल्ला पदमपोखरी गा.वि.स. वडा नं. ८ (हाल परिवर्तित हेटौँडा उप.म.न.पा. वडा नं. १२) बस्ने लक्ष्मी कुमारी लामाको नाममा दर्ता कायम रहेको मकवानपुर जिल्ला पदमपोखरी गा.वि.स. वडा नं. ७ (हाल परिवर्तित हेटौँडा उप.म.न.पा. वडा नं. १२, मकवानपुर) स्थित किता नं. १२९८ को क्षेत्रफल ०-५-५-०, किता नं. १२९७ को क्षेत्रफल ०-१-०-० (विधा) जग्गा समेत । ६. दुर्गा ध्वज गुरुङको नाति शेर बहादुर गुरुङको छोरा चितवन जिल्ला चैनपुर गा.वि.स. वडा नं. ६ (हाल परिवर्तित खैरहनी न.पा. वडा नं.३) बस्ने सुमिल गुरुङको नाममा दर्ता कायम रहेको: क) चितवन जिल्ला चैनपुर गा.वि.स. वडा नं. ५/ग (हाल परिवर्तित खैरहनी न.पा. वडा नं. ३) स्थित किता नं. ८ को क्षेत्रफल ०-४-८-० (विधा) घर/जग्गा समेत । ख) चितवन जिल्ला चैनपुर गा.वि.स. वडा नं. ५/ख (हाल परिवर्तित खैरहनी न.पा. वडा नं. ३) स्थित किता नं. ३२ को क्षेत्रफल ०-४-१३-० (विधा) जग्गा समेत ।

शाखा कार्यालय : कोहलपुर शाखा, बाँके	
कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता नं. ९४११०/६८/०६९ कायम भइ मिति २०६९/०३/२१ मा दर्ता भएको किसान शित मण्डार प्रा.लि.(अष्णी) सञ्चालक तथा व्यक्तिगत जमानी दिने: सफल आचार्य व्यक्तिगत जमानी दिने: सबिता पौडेल यसअधि प्रकाशित सूचना: मिति २०६१/१०/११ गतेको कारोबार दैनिकमा ३५ दिने सार्वजनिक सूचना	अष्णी किसान शित मण्डार प्रा.लि. को नाममा दर्ता कायम रहेको बाँके जिल्ला बनकटवा गा.वि.स. वडा नं. ४ (हाल परिवर्तित बैजनाथ गा.पा. वडा नं. ५) स्थित किता नं. ४०० को क्षेत्रफल ९९४५ ब.मि., किता नं. ९२४ को क्षेत्रफल २१५०, किता नं. ४०८ को क्षेत्रफल ९७१० ब.मि. जग्गा समेत ।
शाखा कार्यालय : मिजगढ शाखा, बारा	
वाणिज्य विभागमा प्रा.फ.र.नं. ६६११/४१११३३६० कायम भइ मिति २०७१/०७/१५ मा दर्ता भएको जय माँ दुर्गा कोल्ड स्टोर्स (अष्णी)	१. जिमीदार साहको बूझारी विश्वनाथ साहको पत्नी रौतहट जिल्ला विश्रामपुर गा.वि.स. वडा नं. ४ (हाल परिवर्तित कुन्दावन न.पा. वडा नं. ३) बस्ने रामदुलारी देवी-१, जिमीदार साहको नाती विश्वनाथ साहको छोरा ऐ.ऐ. बस्ने संजय कुमार साह-१ र निरसु साहको नाती जिमीदार साहको छोरा ऐ.ऐ. बस्ने विश्वनाथ साह-१ समेत जना ३ को संयुक्त नाममा दर्ता कायम रहेको रौतहट जिल्ला गरुडा बैरिया गा.वि.स. वडा नं. ९ (हाल परिवर्तित गरुडा न.पा. वडा नं. ४) स्थित कि.नं. ११८७ को क्षेत्रफल ०-०-७-० को घरजग्गा ।
प्रोप्राइटर तथा व्यक्तिगत जमानी दिने: विश्वनाथ साह	२. जिमीदार साहको नाती विश्वनाथ साहको छोरा रौतहट जिल्ला विश्रामपुर गा.वि.स. वडा नं. ४ (हाल परिवर्तित कुन्दावन न.पा. वडा नं. ३) बस्ने संजय कुमार साहको नाममा दर्ता कायम रहेको रौतहट जिल्ला गरुडा बैरिया ९ (हाल परिवर्तित गरुडा न.पा. वडा नं. ४) स्थित कि.नं. ११८६ को क्षेत्रफल ०-०-३-० को घरजग्गा ।
व्यक्तिगत जमानी दिने: राम दुलारी देवी संजय कुमार साह	३. निर्सु साहको नाती जिमीदार साहको छोरा रौतहट जिल्ला विश्रामपुर गा.वि.स. वडा नं. ४ (हाल परिवर्तित कुन्दावन न.पा. वडा नं. ३) बस्ने विश्वनाथ साहको नाममा दर्ता कायम रहेको रौतहट जिल्ला दुमरिया मटियौना गा.वि.स. १ (हाल परिवर्तित चन्द्रपुर न.पा. वडा नं. ९) स्थित कि.नं. १६८९ को क्षेत्रफल ०-०-१२-१२ को जग्गा ।
यसअधि प्रकाशित सूचना: मिति २०८१/०८/२३ गतेको आर्थिक अभियान राष्ट्रिय दैनिकमा ३५ दिने सार्वजनिक सूचना	

हिलामीका शर्तहरू :

- लिलाममा अन्तिम पटक सबै भन्दा बढी क्बोल गर्ने व्यक्तिले आफूले बोलको अंकको १० प्रतिशतले हुने रकम नावै धरौटी वापत तुलन्त यस बैंकमा बुझाउनु पर्नेछ । डा.ख।/नामसारी गर्दा सम्बन्धित कार्यालयहरूमा लाने सम्पूर्ण रजिष्ट्रेशन शुल्क, लाभकर, एकूँकित सम्पति, घरबाटो सिफारिस, बक्योता कर दायित्व समेत लिलाम सकार गरी लिनेले नै बुझाउनु पर्नेछ ।
- डाक बढाबढ गर्दा सबैभन्दा बढी अंक बोल्ने व्यक्तिलाई अचल सम्पति दिने वा नदिने सम्पूर्ण अधिकार बैंकमा सुरक्षित रहनेछ । लिलाम डाक बढाबढ हुनु आगावै ऋणीको तर्फबाट बैंकलाई भुक्तानी गर्नुपर्ने सम्पूर्ण रकम बुझाएमा लिलाम विक्री कार्य रद्द गरिनेछ ।
- लिलाम सकार गर्ने व्यक्तिले बैंकबाट लिलाम निश्चितको सूचना पाएको ७ दिन भित्र बाँकी रकम बुझाई चल्/अचल सम्पति बुक्तिनलिएमा धरौटी वापत रहेको १० प्रतिशत रकम स्वतः जफत हुनेछ ।
- लिलामको दिन बैक विवाद परेमा त्यसको लगत्तै कार्यालय खुलेको दिन लिलाम बढाबढ हुनेछ ।
- लिलाम गर्दा गद्दै नभ्याएमा त्यसको भाँलिएपट्ट (बैंक सरकारी विवाद बाहेक) पुनः लिलामको कार्य हुनेछ ।
- लिलाम विक्री हुने चल/अचल सम्पतिको सम्बन्धित कागजातहरू हेर्न चाहनु हुने महानुभावहरूले यस बैंकको सम्बन्धित शाखा कार्यालयमा समयभित्र समय र्खान्न सक्नुहुनेछ ।
- यसको सम्बन्धित शाखा कार्यालयमा अपरान्ह १२:०० बजे देखी २:०० बजे सम्म लिलामको डाक बढाबढ हुनेछ ।
- बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५७(७) अनुसार लिलाम विक्री गर्दा कसैले नसकेकोले बैंकले उक्त सम्पतिको स्वमिन्व आफूमा लिन सक्नेछ ।

लिलाम हुने मिति : २०८१ साल चैत महिना १३ गते बुधवार ।

HBL	हिमालयन बैक लिमिटेड  Himalayan Bank Ltd.	हिमालयन बैक लि. केन्द्रीय कार्यालय कर्जा असुली विभाग, सिटिसि सुम्धारा, काठमाडौँ फोन नं. ०१-५३६४१०४, पो.ब.नं. २०५४० काठमाडौँ
------------	---	--

